

## १. जनगणनाको जवाफको बारेमा !

सेप्टेम्बर १४ तारिख देखि, जनगणना गर्ने कर्मचारीहरू तपाईंहरूको घर दैलोमा गई, जनगणनाको फारम वितरण गरेकाछन् । उक्त फारम पाउनुभयो र भरिसक्नु भयो?

जनगणना भनेको, नागरिकता अथवा उमेर संग सम्बन्ध नभएर जापानमा बस्ने सबै मानिसहरूले भर्नु पर्ने विवरण हो ।

जापानमा बसोबास गर्ने विदेशीले अक्टोबर १ तारिख सम्म, बसोबास अवधि ३ महिना भन्दा बढि अथवा कम भएपनि, ३ महिना भन्दा बढि बस्ने उद्देश्य भएकाले यो फारम भर्नु पर्दछ ।

जापानको कानून अनुसार, जनगणना फारम भर्नु अनिवार्य भएकोले, फारममा लेखिएका कुरा बुझ्ने अथवा झंजट (झ्याउ) लाग्यो भन्ने कारणले, यो फारम नभर्ने अथवा झुटो विवरण दिने जस्ता कार्यहरू गरेमा सजायको भागी हुनुपर्ने हुन्छ ।

घरमै सो फारम पुगेमा, अनिवार्य रूपले भरेर पठाउनुहोला ।

सम्पूर्ण विदेशी वासिन्दालाई उक्त फारम भर्ने तरिका थाह होस् भन्नाका लागि २७ भाषाको (द्विभाषी) तालिका समेत तैयार गरिएकोछ ।

त्यस बाहेक, इन्टरनेटमा. ६ भाषामा जवाफ दिन (फारम भर्ने) पनि सम्भव छ ।

जनगणना फारममा भरिएका विवरणहरू, नितान्त सुरक्षित रूपले राखिनेछन् ।

अध्यागमन विभाग तथा प्रहरीलाई यि विवरण दिईन्छ भन्ने चिन्ता नलिनुहोस् ।

कथंकदाचित अक्टोबर १ तारिक बितापनि जनगणनाको विवरण भर्ने फारम आई पुगेन भने, शियाकुस्योमा सम्पर्क राख्नुहोला ।

## २. घरपालुवा जनावरहरूको लागि विपत्ति रोकथाम उपायहरू !

कुकुर अथवा बिरालो आदि घरपालुवा जनावरहरू पाल्नु भएका व्यक्तिहरूलाई, विपत्ति (प्रकोप) बाट आफ्ना बहुमूल्य जनावरहरूको रक्षा गर्नको लागि, अहिले देखिनै प्रकोप रोकथामका उपायहरू गरिराख्न अनुरोध गरिन्छ ।

तोचिगी नगरमा, विपत्ति (प्रकोप) को बेलामा, पाल्नु जनावर संगै (हिनान्ज्यो) आश्रयस्थलमा आश्रय लिन पाउनको लागि अनुरोध गरिएको छ ।

आश्रयस्थलमा, यस्ता जनावरहरू मालिकका साथ नभै, बेग्लै स्थानमा पिंजडा अथवा क्यारी ब्यागमा राखिनेछन् । त्यसैले अहिले बेला छँदै आफ्ना पाल्नुहरू हरेको, पिंजडा तथा क्यारी ब्यागको, आदत बनाईराख्न आवश्यक छ ।

बेकारमा नभुक्ने र निर्देशित ठाउँमा शौच गर्ने जस्ता आधारभूत अनुशासन अग्रिम रूपमा दिईराख्न जरुरी छ ।

अचानक प्रकोप आईपरेमा, पाल्नु जनावरहरू, उतर्सिएर भाग्ने आदि गरेर, मालिक देखि विछोडिन सक्ने हुनाले, घाँटीमा पेटी तथा नाम लेखिएको कार्ड अथवा माइक्रोचिप्स आदि लगाई मालिक संग सम्पर्क गर्न सकिने व्यवस्था गरिराखौं ।

प्रकोपमा परेका पाल्नुहरू, तनावग्रस्त हुनेहुनाले, सजिलै विरामी तथा संक्रमित हुन सक्दछन् । त्यसैले बेलैमा आफ्ना पाल्नुहरूको स्वस्थताको ख्याल राख्ने, संक्रमण रोकथामका खोप लगाउनुका साथै स्वास्थ्य हेरचाह जस्ता सेवाहरूमा कमि नगरौं ।

आश्रयस्थल जाँदा, पाल्नुले सदा खाने गरेको खानेकुरा अथवा पानी, दिशा/पिसाबका सामानहरू आदि पनि लिएर जानु होला ।

आश्रयस्थलमा, ओरिपरीका व्यक्तिहरूलाई डिस्टर्ब (दुःख नदिने) नगर्ने भन्ने, न्यूनतम सीमाको अनुशासन पालना गर्नु महत्वपूर्ण छ ।

आपतकालीन अवस्थामा, पाल्नुलाई राम्ररी नियन्त्रण गर्न सकिने गरि, मालिकको हैसियतले जिम्मेवारी लिने गरौं ।

### 3. तोचिगीको निन्ग्योउदासीको प्रदर्शनी बारे !

सन् २०१० साल मार्च महिनामा, पुरानो तोचिगी शहर, पुरानो ओहिरामाचि, पुरानो फुजिओकामाचि, पुरानो चुगामाचिहरु मिसिएर, नयाँ तोचिगी नगरले जन्म लिएकोथियो ।

यो बर्ष, तोचिगी नगरले नयाँ जन्म लिएको १० सौं बार्षिक उत्सवको बर्ष मानिन्छ ।

यसै उपलक्षमा, अक्टोबर १० र ११ तारिखका दुई दिन, तोचिगी नगरले गर्व गर्ने निन्ग्योउदासीको प्रदर्शन गर्ने योजना रहेकोछ । स्थान :- तोचिगी दासीकाईकान् अगाडीको प्रांगण ।

यो बर्षको नोभेम्बर महिनामा आयोजना गर्ने भनिएको कार्यक्रम “तोचिगी आकि माचुरी” (तोचिगी शरद ऋतु मेला) चाहिं, नौलो कोरोना भाईरस संक्रमणको कारणले स्थगित गर्नु परेतापनि, यो अवसरमा, तोचिगी नगरको दासी हेर्ने अवसर नगुमाउनु होला ।

यस बाहेक, अक्टोबर महिनाको मध्ये भागमा, तोचिगी रेल स्टेशनबाट, कुरानो माचि ओदोरी सम्म झण्डाहरु सजाउनुका साथै नगर भित्रका सबै स्टेशनहरु तथका प्रत्येक सरिकारी कार्यालयहरुमा फूलहरुले सजाई, दशौं वार्षिकोत्सव मनाईने योजना रहेकोछ ।